

## शिक्षकको पेसागतविकास तालिम

### प्रि-टेष्टप्रश्नावली

तहःमाध्यमिक

विषयः विज्ञान

तलकाप्रश्नहरूको उत्तर लेख्नुहोस् ।

१ कार्यमुलक अनुसन्धानको एउटा चक्र पुरा भए पछि अर्को चक्र कहाँबाट शुरु हुन्छ ?

- (क) समस्याको पहिचान      (ख) अवलोकन      (ग) प्रतिविम्बन      (घ) योजना

२ कक्षा शिक्षणको अन्त्यमाणशिक्षकले विद्यार्थीहरूबाट पृष्ठपोष्ण लिनुको कारण के हो ?

- (क) अगाडिको बाटो तय गर्नु      (ख) आत्मअनुभुती  
(ग) विद्यार्थीको बुझाइजाँचगर्नु      (घ) माथिका सबै

३ परियोजनाकार्यमाआधारित शिक्षणको सबै भन्दा महत्वपूर्ण फाइदाकुनहो ?

- (क) कक्षाकोठामा विद्यार्थीको गतिविधि/सम्लग्ना बढाउने      (ख) कक्षाकोठामा शिक्षकको गतिविधि/सम्लग्ना बढाउने      (ग) शिक्षकलाई सुधारको स्वमूल्याङ्कनगर्न अवसर प्राप्त हुन्छ  
(घ) माथिका सबै

४ कार्यमुलक अनुसन्धानको सबै भन्दा मत्वपूर्ण फाइदा के हो ?

- (क) शिक्षकलाई कक्षा र विद्यार्थी नियन्त्रण गर्न सहयोग गर्दै      (ख) शिक्षकलाई विद्यार्थीको बारेमा अध्ययनगर्न र प्रवर्तनात्मकविधिहरूको परिक्षण गर्ने अवसर प्राप्त हुन्छ  
(ग) शिक्षक केन्द्रितविधिमा सुधार गर्नु      (घ) माथिका सबै

५ टिपिडि तालिममागर्नु पर्ने परियोजनाकार्यमानिम्नमध्ये कुनचरण लागु हुदैन?

- (क) प्रतिवेदन लेखन      (ख) योजनानिर्माण      (ग) शिक्षण      (घ) विद्यार्थी परामर्श

६ शिक्षण सिकाइको सबै भन्दाउपयुक्त बैकल्पिकस्रोतसामग्रीनिम्नमध्ये कुनहो ?

- (क) वेवमाआधारित सामग्री      (ख) पाठ्यपुस्तक      (ग) शिक्षकनिर्देशिका (घ) पाठ्यक्रम

७ विद्यार्थीलाई मोमेन्टको नियमबुझाउननिम्नमध्ये कुनविधि सबै भन्दाउपयुक्तहो ?

- (क) समूहकार्य      (ख) जोडी कार्य      (ग) व्यक्तिगतकार्य      (घ) कुनै पनिहोइन

८ प्रिज्म र कन्भेक्स लेन्सको विचमा के समानता र भिन्नता छन्? विद्यार्थीलाई उक्त कुरा कसरी सिकाउनु हुन्छ तीनचार वाक्यमा लेख्नुहोस् ।

९ विद्युतचुम्बकियउपपादनभनेको के हो ?विद्यार्थीलाई विद्युतचुम्बकियउपपादनको अवधारणा  
बुझाउनकालाग्निकक्षामागरिने एउटा क्रियाकलाप वर्णन गर्नुहोस् ।

१० स्थानीय स्तरमाउपलब्धहुने एउटा अम्लको नाम लेख्नुहोस् । उक्तअम्लकोप्रयोगबाट कक्षामागर्न  
सकिने एउटा क्रियाकलाप लेख्नुहोस् । उक्त क्रियाकलापबाट विद्यार्थीले के पाठ सिक्छन लेख्नुहोस् ।

११ कृत्रिमप्रजननको परिभाषा लेख्नुहोस् । कागती र च्याउमाहुने कृत्रिमप्रजननको बारेमातपाई  
कक्षाकोठामा कसरी शिक्षण गर्नु हुन्छ , वर्णन गर्नुहोस् ।

१२आकासमाध्वतारा पहिचानगर्न एउटा तरीका वर्णन गर्नुहोस् ।

## शिक्षकको पेसागतविकास तालिम

### प्रि-टेष्टप्रश्नावली

तहःमाध्यमिक

विषयः गणित

तलकाप्रश्नहरूको उत्तर लेख्नुहोस् ।

१ कार्यमुलक अनुसन्धानको एउटा चक्र पुरा भए पछि अर्को चक्र कहाँबाट शुरु हुन्छ ?

- (क) समस्याको पहिचान      (ख) अवलोकन      (ग) प्रतिविम्बन      (घ) योजना

२ कक्षा शिक्षणको अन्त्यमाणशिक्षकले विद्यार्थीहरूबाट पृष्ठपोष्ण लिनुको कारण के हो ?

- (क) अगाडिको बाटो तय गर्नु      (ख) आत्मअनुभुती  
(ग) विद्यार्थीको बुझाइजाँचगर्नु      (घ) माथिका सबै

३ परियोजनाकार्यमाआधारित शिक्षणको सबै भन्दा महत्वपूर्ण फाइदाकुनहो ?

- (क) कक्षाकोठामा विद्यार्थीको गतिविधि/सम्लग्ना बढाउनु      (ख) कक्षाकोठामा शिक्षकको गतिविधि/सम्लग्ना बढाउनु      (ग) शिक्षकलाई सुधारको स्वमूल्याङ्कनगर्न अवसर प्राप्त हुन्छ  
(घ) माथिका सबै

४ कार्यमुलक अनुसन्धानको सबै भन्दा मत्वपूर्ण फाइदा के हो ?

- (क) शिक्षकलाई कक्षा र विद्यार्थी नियन्त्रण गर्न सहयोग गर्दै      (ख) शिक्षकलाई विद्यार्थीको बारेमा अध्ययनगर्न र प्रवर्तनात्मकविधिहरूको परिक्षण गर्न अवसर प्राप्त हुन्छ      (ग)

शिक्षक केन्द्रितविधिमा सुधार गर्नु      (घ) माथिका सबै

५ टिपिडि तालिममागर्नु पर्ने परियोजनाकार्यमानिम्नमध्ये कुन चरण लागु हुदैन?

- (क) प्रतिवेदन लेखन      (ख) योजनानिर्माण  
(ग) शिक्षण      (घ) विद्यार्थी परामर्श

६ शिक्षण सिकाइको सबै भन्दाउपयुक्त बैकल्पिक स्रोतसामग्रीनिम्नमध्ये कुनहो ?

- (क) वेवमाआधारित सामग्री      (ख) पाठ्यपुस्तक      (ग) शिक्षकनिर्देशिका      (घ) पाठ्यक्रम

७ किलोमिटर प्रयोग गरी उचाइ र दुरी मापनको शिक्षण गर्न सबै भन्दाप्रभावकारी विधिनिम्नमध्ये कुनहो ?

- (क) समूहकार्य      (ख) जोडी कार्य      (ग) व्यक्तिगतकार्य      (घ) कुनै पनिहोइन

८ समूह शिक्षण गर्दा विद्यार्थीहरुलाई उनीहरुको दैनिक जीवनमा प्रयोग हुने एउटा उदाहरण तीनचार वाक्यमा वर्णन गर्नुहोस् ।

९ दुईआयामिक र तीनआयामिक वस्तुको एक एकओटा उदाहरण दिनुहोस् । विद्यार्थीहरुलाई उक्त वस्तुहरु दुई आयामिकहो वातीनआयामिकभन्ने पहिचानगर्न मदतपूग्ने गरी चार वाक्यमा लेख्नुहोस् ।

१० गणित शिक्षणमा ज्यादै उपयोगीहुने दुई ओटा आइसिटि/वेब २.० साधनको नाम लेख्नुहोस् ।

११ त्रिभुज, चतुर्भुज र वर्गको परिभाषा लेख्नुहोस् । टेनग्रामको प्रयोग गरी उक्तआकारहरुको अवधारणा विद्यार्थीलाई कक्षामाकसरी बुझाउनु हुन्छ वर्णन गर्नुहोस् ।

१२ वृक्ष चित्रभनेको के हो ?तपाईं कक्षामा वृक्ष चित्र कसरी प्रयोग गर्नु हुन्छ एउटा उदाहरण दिनुहोस् ।